



प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्

प्राविधिक प्रशिक्षण प्रतिष्ठान

सानोठिमी, भक्तपुर

## Bachelor in Technical Education (B.Tech.Ed.) को पूर्वाधारको लागि Conversion Course मा दरखास्त आव्हान गरिएको सूचना

(प्रथम प्रकाशित भएको मिति २०७५।८।१६)

यस प्रतिष्ठानले विगत १८ वर्ष देखि काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिई B.Tech.Ed. कार्यक्रम संचालन गर्दै आएकोमा विश्वविद्यालयको यस वर्षको शैक्षिक सत्र अनुसार August 2019 देखि संचालन हुने B.Tech.Ed. Plant Science र B.Tech.Ed. Livestock तर्फको छुट्टा छुट्टै विषयमा भर्ना लिई कार्यक्रम शुरु गर्न लागिएको व्यहोरा सम्बन्धित सबैलाई जानाकारी गराईन्छ। B.Tech.Ed. कार्यक्रममा भर्ना हुन थप योग्यता आवश्यक भएका तपशिल बमोजिमका शैक्षिक योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुबाट ६ महिने Conversion Course को लागि दरखास्त आव्हान गरिन्छ।

### Conversion Course को लागि न्यूनतम योग्यता:

- SLC कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण गरि सम्बन्धित विषयको TSLC (JTA) कोर्षमा कम्तीमा ७०% अंक ल्याई उत्तीर्ण गरी सम्बन्धित विषयको १ वर्षे Technician Certificate (१ वर्षे JT) कोर्षमा न्यूनतम ७०% अंक ल्याई उत्तीर्ण गरी सम्बन्धित विषयको प्राविधिक सहायक (Junior Technician-JT) पदमा कम्तीमा २ वर्षको कार्य अनुभव प्राप्त गरेको। वा,
- सम्बन्धित विषयको TSLC मा न्यूनतम ७०% अंक ल्याई उत्तीर्ण गर्नुको साथै सम्बन्धित विषयको १ वर्षे Technician Certificate (१ वर्षे JT) कोर्षमा न्यूनतम ७०% अंक ल्याई उत्तीर्ण गरी सम्बन्धित विषयको प्राविधिक सहायक (Junior Technician-JT) पदमा कम्तीमा २ वर्षको कार्य अनुभव प्राप्त गरेको। वा,
- SLC (४०० अंकको व्यावसायिक विषय सहित) कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण गरी सम्बन्धित विषयको १ वर्षे Technician Certificate (१ वर्षे JT) कोर्षमा न्यूनतम ७०% अंक ल्याई उत्तीर्ण गरी सम्बन्धित विषयको प्राविधिक सहायक (Junior Technician-JT) पदमा कम्तीमा २ वर्षको कार्य अनुभव प्राप्त गरेको।

नोट:- १. पशुसेवा विभागबाट मनोनयन भएकाको सन्दर्भमा प्रवेश परिक्षामा समावेश हुन अनिवार्य रूपमा विभागबाट मनोनयन भएको पत्र संलग्न गर्नु पर्नेछ।

२. सम्बन्धित विषय भन्नाले Livestock को हकमा Livestock JTA/JT र Agriculture (Plant Science) विषयकै JTA/JT गरेको हुनु पर्ने र २ वर्षको कार्य अनुभव पनि सम्बन्धित विषयको JT पदमा नै हासिल गरेको कार्य अनुभव हुनु पर्ने भन्ने बुझनुपर्छ। B.Tech.Ed.मा भर्ना हुनको लागि Conversion Course को अन्त्यमा विश्वविद्यालयले लिने प्रवेश परिक्षामा सामेल भई उत्तीर्ण हुनु पर्नेछ।

३. लिखित परीक्षा:- अंग्रेजी, गणित, र विज्ञान विषयको लिखित परीक्षा लिईनेछ। अंक भार लिखित परीक्षामा ६० र शैक्षिक प्रमाणपत्र र अनुभव ४० हुनेछ।

४. दरखास्त दस्तुर:- रु १५००/-

आवेदन फाराम प्रतिष्ठानको कार्यालय र प्रतिष्ठानको वेब साइट [www.titi.org.np](http://www.titi.org.np) बाट समेत प्राप्त गर्न सकिने छ।

आवेदन फाराम बुझाउने अन्तिम मिति : २०७५।०९।१६ गते सम्म।

प्रवेश परीक्षा : २०७५।०९।२१ गते बिहान ११:००

Conversion Course कार्यक्रम संचालन मिति : २०७५।१०।२३ गते देखि